

१. वाहन र मिनी वाहन-करको भूक्तानी सूचना पठाईने बारे जानकारी !

मे महिनाको ६ तारिकमा तोचिगी कर कार्यालयबाट, वाहन-कर भूक्तानी सूचना र मे महिनाको ७ तारिकमा तोचिगी शियाकुस्योबाट मिनी वाहन-करको भूक्तानी सूचना प्रेषित गरिनेछ । कर भूक्तानी सूचना भनेको तिर्नुपर्ने करको जानकारी हो ।

तोचिगी-केन कर कार्यालय अथवा शियाकुस्योबाट सूचना प्राप्त गरेमा, अवश्यपनि उक्त खाम खोलेर भित्र हेर्नुहोला । खाम भित्र, कर तिर्दा प्रयोग गरिने भौचर राखिएको हुनेछ ।

उक्त कर भूक्तानी भौचर लिएर, कन्भिनियन्स स्टोर अथवा बैंक अथवा हुलाकमा, मे महिनाको ३१ तारिक सम्ममा भूक्तानी गर्नुहोला ।

नगद भूक्तानी बाहेक PayPay द्वारा पनि भूक्तानी गर्न सकिन्छ ।

स्याकेश्योको लागि चाहिने कर भूक्तानी प्रमाणपत्रको लागि, तोचिगी कर कार्यालय अथवा शियाकुस्योको जेड्मु-काको काउन्टरमा आवेदन गर्नुहोला ।

तर, काउन्टरबाट कर भूक्तानीको प्रमाणपत्र जारी गर्न, भूक्तानी भएको दिन देखि सामान्यतया २ हप्ता जति लाग्दछ । स्याकेन् को लागि हतार छ भने, कन्भिनियन्स स्टोर, बैंक तथा शियाकुस्योको काउन्टरमा भूक्तानी गर्नुहोला ।

भिषाको नवीकरण गर्ने बेलामा, कर भूक्तानी प्रमाण पत्र (नोउजेड्शयो) आवश्यक पर्ने हुनाले, म्याद भित्र कर भूक्तानी गर्नुहोला ।

२. अचल सम्पत्ति तथा नगर योजना कर भूक्तानी सूचना बारे जानकारी !

जनवरी १ तारिकमा तोचिगी नगर भित्र जग्गा तथा घर हुने व्यक्तिहरूले, अचल सम्पत्ति तथा नगर योजना कर तिर्नुपर्ने हुन्छ ।

शियाकुस्योले, मे महिनाको ७ तारिकमा कर भूक्तानीको सूचना पठाउने गर्दछ । शियाकुस्योबाट आएको खाम प्राप्त गरेपछि अवश्य पनि खोलेर भित्र हेर्नुहोला । कर तिर्नको लागि प्रयोग गर्ने भौचर खामिएको हुनेछ । खाम भित्र, “एकमुष्ट/पहिलो किस्ता, दोश्रो किस्ता, तेश्रो किस्ता र चौथो किस्ता गरि चारपाना भौचरहरू राखिएका हुनेछन् । भूक्तानी गर्ने तरिका चाहिं, एकमुष्ट तिर्ने कि, ४ किस्तामा विभाजित गरेर तिर्ने भन्नेकुरा रोज्न सकिन्छ ।

उक्त भूक्तानी भौचर लिएर, भूक्तानी म्याद सम्ममा, कन्भिनियंस स्टोर, बैंक तथा हुलाकमा भूक्तानी गर्नुहोला ।

“एकमुष्ट/पहिलो किस्ता” को भूक्तानी म्याद, मे महिनाको ३१ तारिक हो ।

यदि कर भूक्तानी गर्न असमर्थ हुनुहुन्छ भने, शियाकुस्योको जेडमु-का गई परामर्श लिनुहोला ।

3. नौलो कोरोना भाईरस रोकथामको खोप बारे जानकारी !

खोप लगाउने लक्षित व्यक्तिहरुमा, तोचिगी नगरमा ठेगाना भएका १६ बर्ष भन्दा माथिका व्यक्तिहरु पर्दछन् | तर तोचिगी नगरको खोप लगाउने समयतालिका, वृद्धाश्रममा भर्ना भएका व्यक्तिहरुबाट खोप लगाउन शुरु गरिनेछ |

त्यसपछि ६५ बर्ष नाघेका बृद्धहरुको खोप सकेपछि, ६० बर्ष देखि ६४ बर्ष सम्मका व्यक्ति, त्यसपछि उक्त उमेर बाहेकका व्यक्तिहरुको क्रम शुरुहुनेछ |

खोप पूर्णतया अग्रिम आरक्षण प्रणाली भएकोले, फोन तथा इन्टरनेटबाट आरक्षण लिईने योजना रहेको जानकारी गराईन्छ | आरक्षण लिन शुरु गरिने दिनको बारेमा हाल छलफल भैरहेकोछ | क्रमशः खोप लगाउन सकिने समयको जानकारी गराईनेछ |

खोप निशुल्क हुनेछ |

फाइजा कम्पनिद्वारा उत्पादित यो खोप, पहिलो खोपको ३ हप्ताको अन्तरालमा दोश्रो खोप गरि जम्मा २ पटक लगाईनेछ |

खोप लगाउने स्थानको बारेमा, सामुहिक खोप चाहिं तोचिगी होकेन् फुकुशी सेन्टर, ओहिरा युउयुउ प्लाजा, फुजिओका होकेन् फुकुशी सेन्टर, युतारि-ना, सिटी-जिम एण्ड स्पा युउराराकान् गरि ५ स्थान हरु रहेकाछन् |

व्यक्तिगत खोप चाहिं, नगर भित्रका क्योउर्योकु इर्योउ किकान् (सहकारी चिकित्सा संस्थान) हरुमा लगाउन सकिनेछ |

ध्यान रहोस, तोचिगी मेडिकल सेन्टर “सिमोचुगा” र “तोचिनोकि” मा ६५ बर्ष भन्दा माथिकालाई मात्र भएर आरक्षण चाँही तोचिगी नगर कल-सेन्टर मार्फत हुने जानकारी गराईन्छ |

४. नौलो कोरोना भाईरसको संक्रमण रोकथाम बारे जानकारी !

नौलो कोरोना भाईरस, संक्रमण शक्ति बलियो भनिने फरक भाईरस फैलियोकोछ ।

संक्रमित व्यक्तिहरु बढि भएका क्षेत्रहरुतिर अनावश्यक तथा गैर-जरुरी भ्रमण नगर्नुहोस् ।

मास्कको प्रयोगको साथ-साथै, भेन्टिलेशन देखि लिएर ३cs त्याग्ने र हात धुने आदि, आधारभूत संक्रमण रोकथामका उपायहरु पूर्णरूपले पालन गर्नुहोस ।

संक्रमणको जोखिम उच्च भएका “५ ओटा कुराहरु” मा होस् पुर्याउनुहोस् ।

ति “५ ओटा कुराहरु” निम्न प्रकारका हुन् ।

१. मादक पदार्थ सम्मिलित सामाजिक जमघट
२. मानिसको भीड तथा लामोसमय सम्म खानपिन
३. बिना मास्क कुराकानी
४. साँगुरो स्थानमा सामुहिक बास
५. बस्ने स्थानको परिवर्तन

खासगरि, धेरैजना भएर सामुहिक भोज भतेर नगर्नुहोस् ।

यहाँहरु सबैको सहयोगको लागि अनुरोध गरिएकोछ ।